

१. तलाका प्रवृत्ति स्थीरता मा ठिक चिह्न (✓)  
लिखित उत्तर :

क) साकृतिक, छोट लिंगवर्णनों प्रतिपादक को हुन ?  
→ चार्टर्ड इंजिनियर

ख) साधमी जाइ गाको उदाहरण कुन हो ?  
→ दास्ता हात र घोडाको आगाहिको टुकुदा

ग) जीवावशेष कुन चर्टानमा पाइए ?  
→ पत्रे चर्टान

घ) वेशालु संरचनामा परिवर्तन भई संततिदमा  
दायों गुण होयेको प्रक्रियालाई कै मानिए ?  
→ उत्परिवर्तन

२. कारण लिखित उत्तर :

क) जीवावशेषबाट प्राप्त प्रमाणलाई कम विकास  
को बिधि आधार मानिए ?  
→ जीवावशेष पत्रे चर्टानमा मात्र पाइए  
निरीहस्ते अद्यायन छाडी पत्रे चर्टानको  
सहभाग तल्लो पत्रमा साधारण छोट  
भट्टका उपिकारित छकोषीय र बहुकोषीय  
उस्तै उत्तिगको जीवावशेष पाइटको छ,  
जाने आधिल्लो पत्रमा उत्तराधारीको जीवावशेष  
पाइटको छ। त्यस्तै जीवजीवशेषबाट  
प्राप्त प्रमाणलाई कम विकासको बिधि  
आधार मानिए।

ख) अभ्यासको सानातिदमको लाइरेचर बारे जाने

तापनि जीवदृष्टको जनसङ्ख्या बढेको पाइएका  
 → अमेरिका सबलिएको २०२० वर्ष  
 → भारत तापनि जीवदृष्टको जनसङ्ख्या उत्तराये बढेको पाइएकैन, किनभाने वडलिएको  
 वातावरणमा बाटनको लागि जीवमा नयो  
 झानुकूल अड्डा वा अनुशूलनातको विकाय  
 हुनुपर्छ । तर जीवका सबै सबलामा  
 नयो झानुकूल अड्डा वा झानुकूलताको  
 विकाय हुन देन असलेहाँ जानेका थाँ  
 सबलि बाटनकोलागि दृष्टि हुनेवर

ग) परिवृति गर्ने नयो जातिको उत्पत्तिको

कारक तत्त्व होइन् ।

→ वातावरण प्रेरणातका कारणले वा वैज्ञानिक  
 हुने परिवर्तनका कारणले परिवृति हुन्छ ।  
 परिषुटिको कारणाबाट नयो शुण सञ्चिवले  
 प्राप्त हुन्छ र ताको नोक्तमा सबै जाह्न ।  
 दुन दालीवद्धमा वातावरण झानुकूल  
 परिषुटि हुन्छ ली बाटन दृष्टि हुन्छ । तर  
 झिकूल परिषुटि भएमा बोच्न सहम हुनेवर  
 दार्थीत हुने दालीव काति बोच्ने र कटारी  
 बोच्ने आहो कुछ प्रकृति दृष्टि नापैल  
 निवाशन रहिन्छ । व्यवहारे परिषुटि मात्र  
 नयो जातिको उत्पत्ति कारण तत्त्व होइन् ।

घ) सानिद्य बोक्के, दोड्डे इत्यराहु हउने पुरुष  
 बाट विकासित भई आएको मानिन्छ ।

→ कमाविकासिका प्रमाणाद्वारा तुलनात्मक भावी  
 इत्यराहु प्राप्त प्रमाण, दुई वर्गातिपक्ष  
 जनसंख्याबाट प्राप्त प्रमाण २ शुणसम्बन्धी  
 प्रमाणको जुट्टिभन भावी सानिद्य बोक्के,

Date \_\_\_\_\_  
Page \_\_\_\_\_

छोड़ रखा हुआ को विकाल मा समानता  
हटको पाइयो । व्यसेल मानिय, होंठो, छोड़  
र चराहन टृउते पुराहो धाट विकालित शाई  
आटको मानिछ ।

### ३. परक दुर्यात्मक दैर्यः

#### क) परिवृति र उत्परिवर्तन

##### परिवृति

- जुम्ल्यादर परि ठथाके उटते पाइटेनन्, यसकी विश्वित प्रजातिहरका प्रत्येक संकल्पयित्य हुने परकपनोलाई परिवृति (variation) मनिन्छ।
- यहाँ परिवृति उठी प्रजातिका लजीवद्धमा परि केन्द्रित हो।
- लजीवद्धमा परिवृति हुई विश्वित माटको पाइन्छ।

##### उत्परिवर्तन

- कोमोजोमा परिवर्तन हुन गाई नयाँ बुग माटको लालतिहर विकास हुबुलाई उत्परिवर्तन (mutation) मनिन्छ।
- उत्परिवर्तन कुनै जीवमा लक्काई केखापर्ने अनियन्त्र परिवृति हो।
- उत्परिवर्तन हुने मुख्य कारणमा वंशाणु माथि रासायनिक पदार्थ वा रेडियोधमी विकिरणको प्रभाव हो।

#### ख) डार्विन र डी ब्रिजको विद्यान

##### डार्विन विद्यान

- सबै उत्परिवर्तनहर आको वर्कामा अरें जान लेक्छन्।
- परिवृति होइ आहाना नयाँ जातिको उत्पत्ति हुन्छ।
- उत्परिवर्तनमा लक्काई नयाँ बुग केखापर्ने र तुलन्ते (functional) कार्यकूलक हुन्छ।

##### डी ब्रिज विद्यान

- उत्परिवर्तन लिङ्गानको लिंगायिकाला कुनै नियमित फिरा दिएन।
- उल्लेउ उत्परिवर्तनमा प्रकृतिको ज्ञानिकाको वर्णन गरेको पाइन्दैन।
- आधारितया उत्परिवर्तन-बाट आक्षको बुगाई असेसिव हुन्छ।

### अ) होमोलोग्य र हानालोग्य आइडेन्टिफिकेशन

#### ⇒ होमोलोग्य

- सभी वृक्षमा पाइते आइडिंग -  
दृढ़ जटिका उत्पत्ति के  
आधारशृंखला दोषयना  
समान हुए हैं।
- यी आइडिंग के प्रकार -  
प्रकार कामका लागी  
प्रयोग होते हैं।
- कूम विकासका घटनालूक  
समान है।
- जटित : मानिसको हाथ,  
दोडाको आगाही को बहुत  
जादी।

#### ⇒ हानालोग्य

- सभी वृक्षमा पाइते  
आइडिंग हैं जटिका  
उत्पत्ति के आधारशृंखला  
दोषयना परके हुए हैं।
- यी आइडिंग से  
प्रकार का प्रकार लागी  
प्रयोग होते हैं।
- कूम विकासका घटनालूक  
प्रकार है।
- जटित : विरो, वांवा ए  
दाराका प्रयोग हैं तुला का  
लागी प्रयोग है और तपानी  
किराकी प्रयोग है जादी।

### ब) अवशोष र अवशोषाइडिंग (fossil) र वेस्टिगियल Organ)

#### ⇒ अवशोष

- हाथ वर्षा परिलो मरका  
जान्तु नथा वनस्पतिका  
कुनौ अंशों, छाप वा  
चिन्ह पर्ते घटनात्मा  
पाइते, व्यवस्थाएँ  
गीवावशोष (fossil)  
मानित हैं।
- कूम विकासका घटनात्मका  
घटनालूक छपादा प्रकार  
हानालोग्य है।

#### ⇒ अवशोषाइडिंग

- सभी वृक्षों की रूपा  
के ही आइडिंग हैं  
उपयोग लम्बाको  
हुवाको लिखकर लाए  
रखका हुए हैं व्यवस्था  
लागतका उपाय मात्र रखेका  
आइडिंग हैं आइडिंग
- कूम विकासका पुराविका  
लागतका यहां पाइते हैं।

8 तलका प्रश्नको उत्तर लेखनुहोस्:

क) कम विकास भएको के हो?

→ सबीवृद्धको शारीरको बढावट आधारणाबाट अदिल रूपमा परिवर्तन हुँदै गए अजीवृद्धको नयाँ प्रवासि विकास हुने प्रक्रिया दो कम विकास हो।

ख) जीवाङ्गवशोष क्लाइ मानिन्छ? यसले कम विकास को प्रमाणलाई कसरी पुष्टि गर्दछ?

→ धैर्य वर्ष पछिले सर्कारी लेन्टु तथा घोटानमा कुनै ओरा, काप वा चिह्न पत्र चढानमा पाइन्छ, त्यसलाई जीवाङ्गवशोष (fossi) मानिन्छ। जीवाङ्गवशोष पत्र चढानमा मात्र पाइन्छन्। यिनीहरूको अद्ययन गर्दा पत्र चढानको लाईभाइका तल्लो पत्रमा आधारण बोल्दै आएका सबीव जस्तै आइडिको जीवकोष पाइटको हुने माथिल्लो पत्रमा हत्तेद्याईको जीवाङ्गवशोष पाइटको हुयसबाट कै छोल्ने समिन्द्र भए सबीवृद्धको विकास कमसँग साझेलबाट अदिल संरचना आएका सबीव विकास आएको हप्त हुन्छ।

ग) जीवाङ्गवशोष कसरी पहेँ, वर्णन गर्नुहोस्।

→ सबीवृद्धको अरैपदी तिनको मृत छारीरलाई खोला, नाडीको माटो खोलुवायेगो बोगाहरू लैझाइन्छ। प्रत्येक तदमा आएका सबीवृद्धको कमलो आग तथा मांशापेशी शालेर जाइन्छ भए हाँ तथा खोलुलो जाकी छैद्दैन्छन्। यी आगहरू नै चढानको पत्रमा छापवा अवशोष का हप्ता छैद्दैन्छ र जीवाङ्गवशोष

जन्म

घ) क्रमांकाते पूर्णांगदृढ़ के कै हुए? उत्काशणसंविना व्यासन्या गार्हुदोल्य।

(क) क्रमविकासका पूर्णांगदृढ़ निम्न हो।  
जीवावशेषबाट प्राप्त पूर्णांग

-जीवावशेष पञ्जे-चट्ठामा पाइदृढ़। यिनीहरको अव्ययन गर्दी पञ्जे-चट्ठामा लाईजाहका तल्लो पञ्चमा साधारण बनोट मुख्या सजीवालहरे छाडिको जीवावशेष पाइदृढ़को हुन भने माथिल्लो पञ्चमा लानाधारीको जीवावशेष पाइदृढ़को हुन।

(ख) तुलनात्मक शारीर उच्चावशेष प्राप्त पूर्णांग

- प्रकृतिमा पाइदृढ़ लहरे बच्चा बनाउपतिहरको शारीरिक बनोट आजापने कियोका हुदृढ़ तर बनियी सजीवहरमा कुनै न कुनै साङ्गा गुणांग पाइदृढ़ हो।

(ग)

दुई वर्गीकरितका लानावशेषबाट प्राप्त पूर्णांगदृढ़ केही सजीवहरे लाईपिल, आकियोप्टिरिस र प्रोटोप्लस छाडिको तल्लो वर्गी र माथिल्लो वर्गी को सम्बन्ध देखाउदृढ़।

(घ)

ज्ञानासम्बन्धी पूर्णांग

- महादेव शर्करा जीवावशेषको प्रारंभिक आवश्यको अव्ययन गर्दी निके समानता पाइदृढ़।

इ. जार्जिनों क्रमविकासको सिद्धान्ताङ्क फॉलोवरीमा वर्णित गर्हुदोल्य।

→ Charles Darwin 1859 अंडे वेनामिक हुन्नाउनले व्यावरितिको उत्पत्ति Origin of new species पुस्तक सन् 1859 मा प्रकाशित गर्दे। डार्विनको सिद्धान्ताङ्क घाकूरिकै बनाउनको सिद्धान्त

यह शिक्षा दृष्टि, उन्नती के दृष्टि, विकास के दृष्टि समर्थनी द्वितीय विकास के दृष्टि आदि सरका  
री हैं।

- शोधिक विज्ञानोपयोग विज्ञान
  - बोटका लाभी संवर्धन
  - परिवृति र वेहाइ
  - प्राकृतिक वनों
  - जंगल प्रजातियों उपर्युक्ति
9. डार्विन को परिवृत्तिवाट अधिको उपर्युक्ति समर्थनी  
तथ्यलाई उपर्युक्त वर्णन गरेका हैं।
2. केही जैवविवरणमा मात्र ज्ञानकुल परिवृत्ति हुने  
अनियन्त्रित अविष्टकुल पारिवृत्ति किन हुने।  
मानो जाई अपृष्ठ व्यावर्या गरेका हैं।
3. प्राकृतिक वनों बोजातियों विकासको  
कारक मात्र हो किनभावे उपर्युक्त वर्णनबाट  
यह जीवविवरणमा निम्नलिखित छाउँछ।
4. प्राकृतिक वनोंमा यस्ता असाधी गुण मात्र  
वनों अटको अस्त गर्ने काम नलाई गुणाङ्क  
वनों नहुन पर्ने हो, पर अटके पाइँछ।

→ च) प्राकृतिक वनों भनेको कै छ? वर्णन गरे।

→ जैवविवरण वातापूर्ण ज्ञानकुलार्थ ज्ञानकुल  
शुगाहन पिकास गरेका योद्धा समर्थनी तर  
प्रतिकुल शुग पिकास गरेमा खिताह लोप हुई  
आएक्न। कुनौ जैविक रूपी बाट्ने र कलावी  
योद्धो भनेन्हुन यो प्रकृति स्वरूप निर्दिशित  
हाँहिँ। यस्ताई प्राकृतिक वनों का निर्भु

→ च) डार्विनका ज्ञानकुल नया जातियों उपर्युक्त कलावी  
हुँह, वर्णन गरे।

→ डार्शिनिका आनुसार : बोंचनाका लाभी लक्षणित  
 वर्द्धे अनुकूलित गोदका संविवहन ज्ञानाका लाभी  
 वेदाम हुए हो। यत्वा आनुकूलित हुने वृण  
 दोषतिदहा लहु आँढ्हन। यत्वा परिवर्तित  
 वातावरणमा ज्ञानाका लाभी साधाम संघीयका  
 आनुकूलित वृणादह दोषतिदहमा चाहै जाँया  
 वैश्वापीकृ फुर्खाउलगाएँ फ्रेक्ट वृण शेषका  
 दोषानको उत्पत्ति हुए। यत्वा डार्शिनिका आनुकूल  
 जाँया जाँतिको उत्पत्ति हुए।

अ) उपीकृतिको विशेषता अल्लथा वार।

- उपीकृतिका विशेषताएँ हुए  
 को माजोमामा योक्तिति गाँड नया वृण शेषका  
 दोषतिदहको विकास हुए।
- उपीकृतिका गुण घनी लीवना देवारसी  
 देखा परी हुए।
- उपीकृतिन गैर विकास गोदका वृणादह  
 लेख हुए।
- उपीकृतिन वारी आमातुरा हुए नेमहका  
 अधारादह अलानमा देखा हुए।

(स)

उपीकृतिन ले क्रमावकाललाई कारबी मदुत  
 गाँड़ ?

- उपीकृतिको कारबाले कोमाजोमामा योक्तिति गैर  
 नया वृण शेषका दोषतिदहको विकास हुए।  
 यो कौन गिरहलर रेद्दा नया फुजातिको हुया  
 लीवहट्टको विकास हुए सम्भव। यसकार उपीकृतिन  
 ले क्रमाविकासलाई मदुत गाँड़।

(ट)

क्रमाविकासका लाभी उपीकृतिन दे मुख्य कारब  
 नेमह औं वरी रउठा थप जल्ल तरव दो, हुयो

**पार्श्वालय**

→ उत्पादितरी को कारबाले क्रोमाइला पर्सिन  
जोड़ गये हुए शैटका लेटरिटरीको विकास  
हुए। ये ब्राम गिरफ्तर रुद्ध गये प्रभावित  
स्थान ग्राम्यको विकास हुए सकते। ऐसे क्रमिकाएं  
को लाभी यो मात्रे सुरक्षा नारण होने के लिए  
लोरे कारबा छोटे तरे परि रक्षा कारबा  
वर्तव आने हो।

(c) शारिरिक स्थिरात्मक अनुभाव व्हारिका लाभी  
सांख्यिक र स्थान ते ग्राम्य राज्य भेदो  
उत्तराको पूर्ण राज्य

→ सांख्यिकी को ग्राम्यका जीति सबै संलग्नित  
भारो हो, तो प्रकृतिमा सांख्यिकीको लोडा २०२१  
आत्माधिक व्याप्ति भारत गोद्धु, खेलाले बारी  
स्थान र बहन को झोकाव हुए। प्रत्येक  
दोजी बहनको शारीर, भूत, प्रज्ञवालालाभी  
परिवर्ती वातावरणसँग व्हारिका लाभी  
सांख्यिक तरी लापल हुए ती सांख्यिकी  
सात व्हारिका स्थान हुए, तो सांख्यिका  
शास्त्रपाल हुए भोग्द लोप भारत गोद्धु।

(d) शारिरिक प्रतिपादन शरीरको क्रमिकासम्बन्धी  
स्थिरात्मको कालोचना आलोचना हारिको र, योग्या  
राज

→ शारिरिक ले प्रतिपादन शरीरको क्रमिकासम्बन्धी  
स्थिरात्मको आलोचना हुए  
शारिरिक प्रतिपादन शरीरको उपेति सम्बन्धी  
तेजस्वाई रूपरूप लेपमा तरीके शरीरको हुए हो।  
केवी सांख्यिकी मात्रे शारुकुल प्रियुषि हुए  
तरी आठमा प्रियुषि परिवृति लिए हुए भास्ते

प्राकृति रूपरूप व्याख्या गणका होना ।

प्राकृतिक होना तथा गतिके विकासके कारण  
मात्र हो किन्तु उपरिकल्पना परि शीघ्र-  
मात्र भिन्नता आँउ ।

प्राकृतिक होना आदि उपर्योगी वृत्त मात्र  
होना गतिके कारण गलते व्याख्या होना  
होना वर्ते तर गतिके पाइय ।

(5) अपावश्यको अव्ययवात् छालका शीघ्र विवरको  
आविधिक देखकोषीय र व्युत्कोषीय विवरके उपरि  
शब्दका दुन आठो तुवा पूछिए तर ।

→ अपावश्यक पर्यं व्यटाग्ना मात्र पाइय । यिनीहै  
को अव्ययवात् गाढ़ा पर्यं व्यटाग्नको संवेशन  
तराहो परामा साध्यारण व्यटाग्न गतिका अविकासित  
देखकोषीय र व्युत्कोषीय जाहे अविगको शीघ्रविषेष  
पाइयको होने शीघ्रविषेष परामा उत्तरधारीका शीघ्रव-  
श्यक पाइयका उच्चारवात् के पूछि हुदूद जाहे छालका  
शीघ्र विवरको शीघ्रविकासित व्यटाग्नोषीय र व्युत्कोषीय  
शीघ्रवाहे उपरि शब्दका होना ।

(6) अधिनमा के क्षेत्रावही हे ?

अधिनमा शक्तियालोरियके शोषण  
क्षेत्रावहके हे ।

- आ)- विना क्षेत्रावहको शामिलिकाय को  
प्राप्तात्मे रूपरूप र वराको वर्णाव गोपनीयात्मा  
इ) → यदि विना वराको विकाय रूपरूपको शामिलिकाय  
जीव गतको कुरालाड समर्थन नाहि ।

प्रा) इनको विभिन्न अंदरूनीय गुणात् वे प्रैरितको  
उत्तर लेटून दैतः।

अ) → केव्याहुहका विभिन्न उत्परिवर्तन आहे इमाई  
चौला चौला ओंगका होते।

आ) → असा गुण सखे जीवना देखा वर्ते लभेही।

इ) → यस प्रकारका गुणांनि विकास हुई आढावया  
प्रकारका जीवका विकास आहे क्षमतिकाला, मदद

उ) → यस प्रकारका विविधता तीव्रांता पाठका  
निश्चिन्ह होते।

- क्षमतिकाला मदद वुण्ह।

- उपचारी गुणका विकास आहे सजितिलाई  
वातावरणामध्ये रिहा लेद्याचा वुण्ह।

- यी गुण नव्या अवतिला घोषित होऊ आठे  
गटकाले उपचारी गुणांका पाठका अवतिलाई  
घोषित होण्ह।

त) लोमांकका विद्यानि वे डार्विनका विद्यानि  
तुलना कर्णुदारा।

→ लोमांकका विद्यानि वे डार्विनका विद्यानि -  
विच तुलाता गर्दी निम्न कुकाहन प्राप्त होण्हनि।

१. लोमांकका कर्णुदार जीवदर्शना कावेश्वरकालाका  
उपचारा नव्या झाडांका विकास हुण्ह इ सजितिला  
ति नव्या झाडांचे जाहेचे यो क्रम झाडांमध्ये  
वातावरणामध्ये प्रकारका जीवका विकास होण्ह  
वे डार्विनका कर्णुदार हुने सजित तरिचे  
वे असावी झाडांनी आणे तुवा प्रकृति वाचमु  
झाडाले निवारण घाटणा।

२. डार्विनका कर्णुदार कावेश्वरका लोगी, संघर्ष  
शोर मदरायुवा के तरे लोमांकका विद्यानिले

अधिनन्दनको लाभी संघर्षको पाइना विचार  
हाउन् ।

३. संघेमानको संकात अवृद्धि मास बढ्ना कुरामा  
कार्यिनको विवरण छैको हु जाने लोगोकले  
यसको पाइना एकत्र दिहको हैनून् ।

४. लोगोकली संस्कृत ज्ञानार्थ उपयोगी मिठाना  
हुन जाको पुरातामा हरतातरा हुँदैन तर  
उपयोगको संस्कृतातरा लाखे ज्ञानार्थ हुको  
पुरातामा हरतातरा हुँदैन ।

\* \* \* \* \*